


दैजी-छेला औद्योगिक क्षेत्र

संक्षिप्त जानकारी



- नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०७२/१२/०१ गते को निर्णयबाट सुदूरपश्चिम प्रदेश अन्तर्गत कंचनपुर जिल्लामा साविकपूर्वमा छेला मुक्त कमैया बस्ति, पश्चिममा दैजी जोगबुढा सडक, उत्तरमा वन क्षेत्र र दक्षिणमा चाँदनीफाँटा बस्ती चार किल्ला तोकि ९०० बिगाहा घोषणा भएको । मिति २०७३।१०।१४ गतेको मन्त्रिपरिषद्को निर्णयबाट साविकको चारकिल्ला संशोधन गरी पूर्वतर्फ छेला मुक्त कमैया बस्ती तथा धेउडीथुम खोल्सा, पश्चिमतर्फ साजगाड खोला, उत्तरतर्फ चुरे वन क्षेत्र तथा दक्षिणतर्फ चाँदनीफाँटा बस्ती(राजमार्ग पश्चिमतर्फको पर्ति जग्गासमेत) कायम भएको ।
- नेपाल सरकारको मिति २०७३/१/१२को निर्णय अनुसार
 - 1= नेपाल सरकार मन्त्रिपरिषद् मिति २०७२/१२/०१ गतेको निर्णयले औद्योगिक क्षेत्र स्थापना गर्न चार किल्ला तोकि घोषणा भएका जग्गाहरुको नापजाँच र सिमा छुट्याई क्षेत्रफल यकिन गरिदिने कार्य भूमिसुधार तथा व्यवस्था मन्त्रालयले गर्ने ।
 - 2= खण्ड (१) बमोजिम कायम हुने जग्गाको स्वामित्व औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको नाममा कायम गर्ने ब्यबस्था भूमिसुधार तथा ब्यबस्था मन्त्रालयले मिलाउने ।

3= खण्ड(१) बमोजिम कायम भएको औद्योगिक क्षेत्रको जग्गामा पर्ने वन क्षेत्रको जग्गाको भोगाधिकार औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडलाई दिने व्यवस्था वन मन्त्रालयले मिलाउने ।

- घोषणा भएको उक्त चार किल्ला भित्रको जग्गा जिल्ला नापी कार्यालय, कञ्चनपुरबाट नापजाँच गरी नापनक्सा तथा फिल्डबुक तयार गरी करीब २९४ बिगाह जग्गाको दर्ताको लागि जिल्ला मालपोत कार्यालयमा सिफारिस गरिएको ।
- औ.क्षे.व्य.लि.को संचालक समितिको मिति २०७५/०८/२६ को बैठकबाट २४०.३४ हेक्टर (३५५.७०) बिगाह जग्गामा DPR सम्पन्न गरी स्वीकृत भएको ।
- वन तथा वातावरण मन्त्रालयबाट मिति २०७७/४/१८ गते वातावरण प्रभाव मूल्याङ्कन स्वीकृत भएको ।
- आयोजना कूल लागत रु. ९ अर्ब ।
- औद्योगिक प्लटसंख्या र क्षेत्रफल: १०० प्लट मध्ये
 - साना उद्योगको लागि २३ वटा प्लट छुट्याइएको जसमा ७-१० कठ्ठा जग्गा रहेको
 - मझौला उद्योगको लागि ४४ वटा प्लट छुट्याइएको जसमा १०-२० कठ्ठा जग्गा रहेको
 - ठूला उद्योगको लागि ३३ वटा प्लट छुट्याइएको जसमा १-५ बिगाह जग्गा रहेको
 - विस्तृत अध्ययन प्रतिवेदन बमोजिम उद्योगहरूको क्लस्टर बमोजिम प्लट छुट्याइएको र स्थानीय कच्चापदार्थमा आधारित उद्योगलाई विशेष ग्राह्यता रहेको ।
 - नेपाल सरकारको One Stop Service Center नीतिको आधारमा यस औद्योगिक क्षेत्रभित्र उद्योग दर्ता ,भन्सार तथा कर कार्यालय स्थापना गर्न मिल्ने गरी पूर्वाधार डिजाईन भएको ।
- अनुमानित (प्रत्यक्ष तथा अप्रत्यक्ष) रोजगारीको संख्या : २२ हजार
- विस्तृत परियोजना प्रतिवेदन तयार गर्ने क्रममा उद्योग स्थापनाका लागि आशयको पत्र माग गर्दा ३५० वटा आशय पत्र प्राप्त भएको ।
- आयोजना पूर्वाधार निर्माण गर्न आर्थिक वर्ष २०७७/७८ देखि पाँच वर्ष सम्ममा सम्पन्न गर्ने लक्ष्य रहेको ।
- बहुबर्षीय आयोजना घोषणा तथा बजेटको सुनिश्चितताको लागि प्रस्ताव पेश भएको र निर्माणको लगानीको आधार नेपाल सरकार मार्फत सुनिश्चित गरिने ।
- शिलान्यास भएको १ महिनाभित्र उद्योग स्थापनाको लागि मनशायपत्र आव्हान गरिने,आव्हान पत्रको आधारमा ६ महिनाभित्र उद्योगीहरूलाई चाहिने न्युनतम पूर्वाधारहरू(अस्थायी सडक,बिद्युत र पानी) को व्यवस्थापन गरी औद्योगिक क्षेत्र र उद्योगीहरूले संगसंगै आ-आफ्नो पूर्वाधारको निर्माण कार्यको थालनी गरी २ वर्षभित्र सम्पन्न गरी उद्योग संचालनमा ल्याउने र ५ वर्ष भित्रमा औद्योगिक क्षेत्र व्यवस्थापन लि.ले सम्पूर्ण पूर्वाधारहरूको निर्माण सम्पन्न गरिसक्ने लक्ष्य रहेको ।
- हाल स्थापना हुने औद्योगिक क्षेत्रहरूमा उद्योगहरूलाई आकर्षण र प्रवर्द्धन गर्नको लागि
 - न्युनतम ५ वर्षको लागि जग्गाको भाडामा पूर्ण छुट र १० वर्षपछि मात्र पूर्ण रूपमा भाडादर कायम हुने
 - उद्योगले खपत गर्ने पानीमा सहूलियतको व्यवस्था गरिने ।
 - बिद्युत खपतको आधारमा छुट दिने व्यवस्थाको लागि नेपाल सरकार समक्ष अनुरोध गरिने ।
 - बिद्यमान रहेको औद्योगिक क्षेत्र संचालन तथा व्यवस्थापन नियामावली समयसापेक्ष संशोधन गरी उद्योग मैत्री बनाईने ।

- औद्योगिक क्षेत्रभित्र रहेका उद्योगहरूलाई आवश्यक पर्ने कच्चापदार्थ मिल-मेसिनरी पैठारी गर्दा भन्सारमा लाग्ने बिलम्ब शुल्क (Demurrage Charge) नलाग्ने कार्यको लागि पहल गर्ने ।
- औद्योगिक क्षेत्रभित्रको जग्गामा उद्योग गर्दा बैकबाट ऋण लिन उद्योगलाई कठिन परिरहेको अवस्थालाई मध्येनजर राख्दै कर्जा प्रवाह सरलीकरण गर्न सहजीकरण गर्ने ।